

नियम सङ्ख्या :  
नगर सभाबाट स्वीकृत मिति :  
गोदावरी नगरपालिकाको न्यायिक कामकारबाही नियमित तथा व्यवस्थित गर्न बनेको  
कार्यविधि, २०७५



गोदावरी नगरपालिका  
बज्रबाराही, ललितपुर  
नेपाल

## गोदावरी नगरपालिकाको न्यायिक कामकारबाही नियमित तथा व्यवस्थित गर्न बनेको कार्यविधि, २०७५

**प्रस्तावना:** नेपालको संविधानको धारा ५७(४), २१४(२), २२१(२) र २२६ को उपधारा (१) बमोजिम गोदावरी नगरपालिकाको स्थानिय तहको अधिकार सम्बन्धी व्यवस्था गर्न, स्थानिय तहमा जनसहभागिता पहुँच पुर्याउन, पारदर्शिता कायम गरी सुनिश्चित लाभको लागि सुलभ र गुणस्तरीय सेवा प्रबाह गर्न, लोकतन्त्रका लाभहरूको समानुपातिक, समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजबाद उन्मुख सड्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई स्थानिय तहदेखी नै सुदृढीकरण गर्न र स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय न्यायिकअधिकार सुनिश्चित गर्दै न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न गोदावरी नगरपालिकाको क्षेत्राधिकार नेपालको संविधान २०७२ को धारा २२६(१) ले प्रदान गरेको अधिकार तथा विबाद समाधानका लागि मेलमिलाप तथा निर्णय प्रयोजनार्थ कार्यविधिलाई नियमित,व्यवस्थित र जवाफदेही बनाउन वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा ५७(४), २२६(१)र स्थानीय सरकार संचालन ऐन २०७४ कोदफा १०२(१) र ऐ. अनुसुची द बमोजिम गोदावरी नगरसभाले यो कानून बनाएको छ ।

### परिच्छेद-१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस कानूनको नाम “ गोदावरी नगरपालिकाको न्यायिक कामकारबाही नियमित तथा व्यवस्थित कार्यविधि कानून, २०७५ ”रहेकोछ ।

(२) यो कानून नगर सभाबाट पारित भएको मितिदेखिलागू हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कानूनमा,-

(क) “ न्यायिक समिति” भन्नाले नेपालको संविधानको धारा २१७(१) र (२) बमोजिम उपमेयर..१(संयोजक) ,र सदस्य..२ समेतको ३ सदस्यीय समितिलाई न्यायिक समिति जनाउँछ ।

(ख) “न्यायिक समितिको प्रमुख” भन्नाले गोदावरी नगरपालिकामा निर्बाचित उपमेयर लाई जनाउँदछ।

(ग) “सदस्य”

भन्नाले निर्बाचित जन प्रतिनिधीबाट न्यायिक समितिमा चुनिएको २ (दुई) सदस्यहरु यस समितिको सदस्यहरुसम्फनुपर्छ ।

(घ) “आर्थिक वर्ष” भन्नाले हरेक वर्षको साउन महिनाको एक गतेदेखि अर्को वर्षको आषाढ महिनाको मसान्तसम्मको बाहु महिनाको अवधिलाई सम्फनुपर्छ ।

- (ङ.) “पुर्ण न्यायिक समिति सभा र गठन” भन्नाले निर्बाचित उपमेयर..१, सदस्यहरु..२ संविधान बमोजिम ३ (तीन) जना न्यायिक समिति र कानुनी सल्लाहकार...१, सदस्य सचिव ..१ समेत गरी जम्मा ५(पाँच) जनाको समितिलाई जनाउँदछ।
- (च) “मेलमिलाप कर्ता ” भन्नाले मेलमिलाप सम्बन्धमा न्युनत्तम ७२ घण्टा तालिम प्राप्त प्रमाण पत्र प्राप्त भन्ने व्यक्ति सम्भनु पर्छ ।
- (छ)“कानुनी सल्लाहकार” भन्नाले नगरपालिकाले कानुनी सल्लाहकारमा नियुक्त गरेको कानुन व्यवसायी तथा कानुनी विज्ञ भन्ने सम्भनुपर्छ ।
- (ज) “सदस्य सचिव” भन्नाले नगरपालिकाको कमर्चचारी मध्ये तोकिएको व्यक्ति हुनेछ ।
- (झ) “नगरपालिका” भन्नाले गोदावरी नगरपालिका सम्भनु पर्छ ।
- (ट) “जिम्मेवार व्यक्ति” भन्नाले न्यायिक समितिले अधिकार सुम्पिए बमोजिमको कार्य संचालन गर्ने, जुनसुकै व्यक्ति समेतलाईजनाउँछ ।
- (ठ) “तालुक कार्यालय” भन्नाले वडा कार्यालय तथा विषयगत कार्यालयको हकमा गोदावरी नगरपालिका न्यायिक समितिको कार्यालय सम्भनुपर्छ ।
- (ड) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस कानून अन्तर्गत बनेका नियमावली,निर्देशिका वा कार्यविधिमा तोकिएको वा तोकिएबमोजिम सम्भनुपर्छ ।
- (ढ)“ तालकु व्यक्ति ” भन्नाले विषयगत अधिकार तोकिएको व्यक्ति सम्भनुपर्छ ।
- (ण) “उपमेयर” भन्नाले गोदावरी नगरपालिकाभच जन निर्बाचित उप मेयर सम्भनुपर्छ ।
- (थ) “बेरुजु” भन्नाले दर्ता हुन आएका निवेदन, मुद्दाहरु मध्ये निश्चित अवधीमा निकास हुन तथा निर्णय हुन अर्थात फरयौटहुन बाँकी रहेका निवेदन,मुद्दा तथा निर्णय समेत बुझिन्छ ।
- (द) “इजलास” भन्नाले न्याय समिती बसी निवेदन तथा मुद्दा कारबाही किनारा गर्ने स्थान । जहाँ निवेदन तथा मुद्दाका पक्ष विपक्षी साथै निजका तर्फबाट बहस पैरवी समेत हुने स्थानलाई जनाउँछ । (ध) “मातहत कार्यालय” भन्नाले गोदावरी नगरपालिका मातहत रहेको वडा कार्यालय वा विषयगत शाखा, महाशाखा, विभाग वा कार्यालय र एकाई सम्भनुपर्छ ।
- (न) “वडा कार्यालय” भन्नाले गोदावरी नगरपालिकाको वडा कार्यालय सम्भनुपर्छ ।
- (प) “वडा सचिव” भन्नाले गोदावरी नगरपालिकाको वडा सचिवलाई सम्भनुपर्छ ।
- (फ) “विनियोजन” भन्नाले गोदावरी नगरपालिका सभाद्वारा विभिन्न कार्यहरुकालागि विभिन्न शीर्षकमा खर्च गर्न विनियोजन भएको रकम सम्भनुपर्छ ।

- (ब) “वित्तीय विवरण” भन्नाले नेपाल सरकारले स्वीकृत गरेको मापदण्ड बमोजिम कुनै निश्चित अवधिमानिश्चित कामको सिलसिलामा भएको कानुन समिति सम्बन्धमा आर्थिक कारोबारको समष्टिगत स्थिति दर्शाउने उद्देश्यले शीर्षक समेत खुल्ने गरी तयार गरिएको विवरण सम्भनुपर्छ र सो शब्दले कारोबारको स्थिति दर्शाउने गरी शीर्षकका आधारमा वनाइएको बजेट अनुमान, निकाशा, खर्च, आम्दानी, दाखिला र बाँकी रकम समेत खुलाइएको प्राप्ति र भुक्तानी विवरण र सोसँग सम्बन्धित लेखा, टिप्पणी र खुलासा समेतलाई जनाउँछ ।
- (भ) “संविधान” भन्नाले नेपालको संविधान सम्भनुपर्छ ।
- (म) “कानुन” भन्नाले संविधान, नेपाल सरकार ( केन्द्र, प्रदेश र स्थानिय सरकार) बाट बनेको ऐन, नियम, अध्यादेश, लगायत यस नगर पालिका बाट बैठकबाट परित ऐन, नियम, कार्यबिधि, अनुसुची समेत सम्भनुपर्छ ।
- (य) “सभा” भन्नाले गोदावरी नगर सभा सम्भनुपर्छ ।
- (र) “सुपरीबेक्षण” भन्नाले गोदावरी नगरपालिका अन्तर्गत रहेको वडामा कानुनले ताके बमोजिम अधिकार प्रत्यायोजितमुद्दाका सम्बन्धमा सुझाव वा निर्देशनका सम्बन्धमा निरीक्षण वा अनुगमन कार्य समेतलाई जनाउँछ ।
- (ल) “कार्यपालिका” भन्नाले गोदावरी नगर कार्यपालिका सम्भनुपर्छ । (व) “विषयगत शाखा” भन्नाले गोदावरी नगरपालिका अन्तर्गत रहेको विषयगत विभाग, महाशाखा, शाखा, कार्यालय वा एकाइलाई सम्भनुपर्छ ।
- (श) “पक्ष” भन्ने मुद्दा मामिलाको बादी प्रतिबादी समेत सम्भनु पर्दछ ।
- (ष) “निवेदन वा फिराद पत्र” भन्नाले पक्षले आफ्नो व्यहोरा उल्लेख गरी नगरपालिकामा दर्ता गर्न ल्याएको रित पुर्वकको लिखत लगायत फौजदारी मुद्दामा अभियोगपत्र समेतलाई बुझाउछ ।
- (स) “शुरु म्याद” प्रतिबादी तथा विपक्षीलाई नगरपालिकामा परेको मुद्दाको सम्बन्धमा जानकारी गराई हाजिर हुन पाउने समयाबधीलाई बुझाउँछ ।
- (ह) “मिलापत्र” दुबै पक्षको कानुन बमोजिमको आपसी सहमतीलाई बुझाउँदछ ।
- (क्ष) “फैसला” न्यायिक समितिले प्रमाणको भार अनुसार गर्ने अन्तिम आदेश तथा मुद्दा तथा विवादको किनारालाई बुझाउँदछ ।
- (त्र) “पुनरावेदन म्याद” न्यायिक समितिले गरेको अन्तिम फैसला उपर माथिल्लो तहमा सुनुवाईलागि जाने समयाबधी सम्भनु पर्नेछ ।
- (ज्ञ) “अनुसुची” भन्नाले नेपालको संविधान २०७२ को अनुसुची द(४) भित्र पर्ने भन्ने बुझिनु पर्छ ।

## परिच्छेद-२

३. गोदावरी नगरपालिकाबाट प्रदान गरिने कानूनी सम्बन्धी काम र अन्य कामहरु

३(१)न्यायिक समितिको कामः

(क) इजलासको गठनः गोदावरी नगरपालिकामा न्यायिक समितिको एक इजलास रहने छ। सोही न्यायिक समितिको इजलासबाट अनुसुची भित्रका मुद्राको आदेश, मिलापत्र, फैसला हुनेछ। नगरपालिका क्षेत्र भित्रहेको विवाद, भै भगडा, मुद्रा सम्बन्धमा स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी विवाद मेलमिलाप गराउने प्रयोजनार्थ छलफल गराउने साथै न्यायिक इजलास बसी मुद्राका पक्षहरु लगायत पक्षहरुको तर्फबाट उपस्थित कानुन व्यवसायीहरुको बहस पैरवी समेत सुनी कानूनी राय, सल्लाह, सुभावका आधारमा न्याय निरूपण गर्ने ।

(ख) मुद्राको विषयमा निर्णय तथा फैसला गर्दा कानूनी सल्लाहकार साथै आवश्यक अन्य विवाद सँग सम्बन्धित विज्ञहरुसँग राय लिन सक्नेछ ।

(ग) साथै आवश्यक देखेमा विज्ञकानुन व्यवसायीको टोली निर्माण गरी उक्त टोलीको राय, सल्लाह सुझब लिन सक्नेछ ।

घ) न्यायिक समितिबाट विवाद छलफलका लागि पठाउने भन्ने न्यायिक समितिको निर्णय पछि मेलमिलापका प्रयोजनार्थ छलफलमा पठाउन सकिनेछ ।

ड.) दफा ३(१)(क) वर्मोजिम न्यायिक निरूपण गर्दा तोकीएको लगाउका मुद्राहरु भएको अवस्थामा मुद्राको कारबाही किनारा गर्दा आवश्यक देखिएको मुद्राहरु लगाउ मुद्रा फौजदारी भएमा मुल मुद्रा एकै मिसिलमा सामेल तथा लगाउका मुद्राहरु समेत हेरीने गरी तोकीने छ ।

३(२)(क) मेलमिलापका लागि मेलमिलापकर्ताको सुचिकृत गराउने र सुचिकृत मेलमिलापकर्ता छनौट पक्षलाई गराई छलफल गराउने ।

(ख) न्यायिक समितिको प्रमुख (उप मेयर) अनुपस्थितीमा निजले तोकेको सदस्यको अध्यक्षतामा बहस, पैरवी, प्रमाण बुझ्ने काम सम्म हुन सक्दछ । तर अन्तिम निर्णय वा फैसला न्याय समितिको प्रमुख उपस्थिती बिना गर्न सक्ने छैन ।

ग) न्यायिक समितिको बैठकलाई सहजता गर्नाका लागि एक जना सहायक कर्मचारीको रूपमा नियुक्ति गर्न सक्दछ ।

३(३) न्यायिक समितिको क्षेत्राधिकारः गोदावरी नगरपालिका क्षेत्रमा बादी वा प्रतिबादीको बसोबास भएको, यस क्षेत्रमा बिबादित जग्गा सम्पति भएको, यस क्षेत्रमा मुकाम भई काम, कारोबार तथा वारदात भएको मुद्दा सम्बन्धमा फिराद, निवेदन, उजुरी लिन हुन्छ ।

#### परिच्छेद-३

न्यायिक समितिका कर्मचारी र तिनहरुको काम कर्तव्य

##### ४. कर्मचारीहरु

- (क) इजलास सहायक(कानुन अधिकृत)
- (ख) अभिलेख संरक्षक
- (ग) फाँटवाला
- (घ) अन्य कर्मचारी (नापी तथा प्राबिधिक, नगर प्रहरी)

##### ५. शाखा

मुद्दा तथा अभिलेख शाखा

##### ६. मुद्दा तथा अभिलेख शाखाः

यो न्यायिक समितिले पिडितका तर्फबाट निवेदन लिने, मुद्दा दर्ता गर्ने, प्रकृयागत तबरबाट मुद्दाको पुर्षक्ष, प्रमाण जुटाउने आदेश, टिप्पणी लगायत, फैसला लेखन, साथै मिसिल सुरक्षित व्यवस्थापन गरी जनतालाई स्थानिय सरकारको सुनिश्चितता सहज गराउनका लागि नगरपालिकामा एउटा छुटौ मुद्दा फाँट तथा अभिलेख शाखा रहने छ ।

#### परिच्छेद-४

##### ७. न्याय सम्पादन प्रकृया

- (क) मुद्दा शाखाको प्रमुख बाट क्षेत्राधिकार भित्रको बिबाद तथा मुद्दा सम्बन्धमा लिखित फिराद, उजुरी र निवेदन सम्बन्धमा रित नपुगी दर्ता गर्न ल्याएकामुद्दा (३) तीन दिनभित्र दरपिठआदेश गर्न सक्नेछ ।
- (ख) दर्ता दरपीठ उपर चित नबुझेमा न्यायिक समितिमामा ७ (सात) दिन उजुर गर्न सक्नेछ । न्यायिक इजलासले गरेको निर्णय अन्तिम हुनेछ ।
- (ग) रित पुगी दर्ता आदेश भई आए बमोजिम फाँटमा दर्ता गर्नु पर्नेछ ।
- (घ) दर्ता पछि फाँटले सामान्य प्रकृया पुरा गरी न्यायिक समितिको इजलासमा पेश गरिनेछ ।

- (घ) दर्ता भएको निवेदन तथा मुद्दाका विपक्षीलाई मुद्दा सम्बन्धमा नगरपालिका कर्मचारी मार्फत लिखित जानकारी सहित न्यायिक समितिमा उपस्थित हुनका लागि १५(पन्थ) दिनका म्याद जारी गरिने छ ।
- ड.) लिखित जवाफ आए पछि वा म्याद नाघे पछि इजलास समक्ष पेश गरिनेछ ।
- च) न्यायिक समितिबाट प्रमाण(साक्षी, कागज, अन्य व्यक्ति वा फिल्ड अबलोकन वा सर्जमिन ) वुभूने सक्नेछ ।
- छ) न्यायिक समितिबाट उपयुक्त देखिएमा वा विवादका पक्षहरूले मेलमिलाप प्रयोजनार्थ छलफलका लागिलिखित अनुरोध गरेमा सुचिकृत मेलमिलाप कर्ता समक्ष मेलमिलाप गराउन मिल्ने विवाद तथा मुद्दामा मेलमिलाप प्रयोजनार्थ छलफलका लागि लेखी पठाउन सक्नेछ ।
- ज) न्यायिक समितिले आवश्यक प्रमाणहरू संकलन, संकलित प्रमाणको परिक्षण गरी मुद्दाको अन्तिम कारबाही किनारा गर्नेछ ।
- झ) फैसला भएको १(एक) महिना भित्र फैसला लेखन कार्य सम्पन्न गरिनेछ ।
- ञ) फैसला तथा आदेशमा पक्षलाई चित्त नबुझेमा सो फैसला उपर कुनै बमोजिम पुनरावेदन गर्न सक्ने छ ।
- ट) फैसला लेखनमा भएको सामान्य त्रुटि सम्बन्धमाफैसलालाई तात्विक असर नपर्ने गरी फैसला संसोधन गर्न सकिने छ । त्यस्तो संसोधित फैसला मुद्दाको फैसलाको अभिन्न अड. हुनेछ ।

#### परिच्छेद-५

##### मेलमिलाप तथा फैसलाको कार्यान्वयन

९. न्यायिक समितिबाट भएको मेलमिलाप तथा फैसला कार्यान्वयन
- क) यस न्यायिक समितिबाट भएको अन्तिम फैसला पक्षलाई मान्न बाध्यकारी हुनेछ ।
- ख) मेलमिलाप तथा फैसला अन्तिम भएको ३ महिना भित्र कार्यान्वयनको लागि पक्षबाट निवेदन पर्न आएमा वा सार्वजनिक हित सम्बन्धमा नगरपालिका आफैले फैसला कार्यान्वयन गराउने छ ।
- ग) फैसला कार्यान्वयन गराउनका लागि आवश्यकतानुसार न्यायिक समितिले नगरपालिका मार्फत नगर प्रहरी, नेपाल प्रहरी समेतको सहयोग लिई फैसला कार्यान्वयन गराउन सक्नेछ ।
- घ) फैसलाको जानकारीपक्षलाई दिनुपर्नेछ ।
- १०) फैसला कार्यान्वयनमा बाधा व्यबधान पुर्याउनेलाई न्यायिक समितिले रु १०००। देखी रु १०,०००। सम्म जरिवाना गर्न सक्नेछ ।
- ११) पुनरावेदन: न्यायिक समितिले गरेको फैसला उपर चित्त नबुझ्ने पक्षले ३० दिन भित्र पुनरावेदन गर्न सक्नेछ ।

१२) दण्ड जरिवाना: (१) न्यायिक समितिले मुद्दा फैसला गर्दा जरिवाना गर्ने गरी आदेश तथा फैसला भएकोमा मुद्दा अन्तिम भए पछि चल अचल श्री सम्पत्तिबाट समेत दण्ड जरिवाना असुल उपर गर्ने छ । उक्त दण्ड जरिवाना राज्य कोषमा जम्मा हुनेछ ।

परिच्छेद-६

बाधा, अड्काउ ,फुकाउ

१३. अनुसुचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।

१४. कार्यविधिको व्याख्या तथा संशोधन ।

कार्यविधिको हेरफेर तथा थपघट गर्नु पर्ने भएमा न्यायिक समितिले संसोधन गर्ने पर्ने सम्बन्धमा सिफारिसमा गर्न सक्नेछ ।

१५. नीति, नियम निर्देशिका वा कार्यविधि, अनुसुची बनाउने अधिकारः कानूनको उद्देश्य कार्यान्वयन गर्न गोदावरी नगरकार्यपालिकाले आवश्यक नीति, नियमहरू, निर्देशिका, कार्यविधि वा मार्गदर्शन बनाउन सक्नेछ ।

१६) न्यायिक समितिले गर्नुपर्ने कार्य गर्दै जाँदा कुनै सामान्य बाधा अद्वचन आएमा सो बाधा अद्वचन फुकाउन आवश्यक निर्णय गरि निर्णयानुसार कार्य व्यवस्थित गर्न सक्नेछ ।

अनुसुची ..१

निवेदनको ढाँचा

श्री गोदावरी नगरपालिका न्यायिकसमिति समक्ष पेश गरेको  
निवेदन पत्र

मिति :-

विषय: .....

.....नाती/नातीनी.....छोरा छोरी /श्रीमती.....बस्ने ....बर्ष  
.....१ फोन नं. (.....) निवेदक

विरुद्ध

.....नाती/नातीनी.....छोरा .....छोरी ...../श्रीमती.....बस्ने....बर्ष  
.....१ फोन नं. (.....) विपक्षी  
मुद्दा:.....।

निवेदन गरे बापत लाग्ने दस्तुर बराबरको टिकट टाँस गरी निम्न व्यहोराको निवेदन गर्दछु ।

१) मुद्दाको तथ्य.....  
.....  
.....  
.....

२) सम्बद्ध कानूनी आधारहरु.....  
.....  
.....

३) माग दाबी .....

४) संलग्न प्रमाणहरु  
कं)

ख)

५) यसमा लेखिएको व्यहोरा ठिक साँचो छ भुट्ठा ठहरे कुनन बमोजिम सहुँला बुझाउँला ।

निवेदक

इति सम्वत् २०... साल ..... महिना..... गते रोज..... शुभम्.....

अनुसुची.. २

नक्कल निवेदनको ढाँचा

श्री गोदावरी नगरपालिका कार्यालय

मिति :

बज्रबराही, चापागाउँ

विषय: नक्कल उतार गरी पाउँ ।

नक्कल निवेदन गरे बापत लाग्ने दस्तरु यसै साथ संलग्न गरी निम्न व्यहोराको निवेदन गर्दछु ।

१) निम्न लिखित कागज प्रमाण म निवेदकलाई आवश्यकभएकाले नक्कल प्रमाणित गरी पाउँ ।

क) .....

ख) .....

ग) .....

घ) .....

निवेदक

इति सम्वत् २० साल महिना गते रोज शुभम्.....

अनुसुची .३  
म्यादको ढाँचा

गोदावरी नगरपालिका कार्यालय

बज्रबराही, चापागाउ

बिषय: यस कार्यालयबाट तपाईंका नाउँमा म्याद जारी गरीएको सम्बन्धमा ।

तपाईं ..... नाती/नातीनी ..... छोरा छोरी /श्रीमती ..... बस्ने .... वर्ष  
..... १ फोन नं. ( ..... ) समेत उपर  
..... नाती/नातीनी ..... छोरा छोरी /श्रीमती ..... बस्ने .... वर्ष  
..... १ ले ..... मुहु दर्ता गरेकाले यो .....( ) दिनको म्याद जारी गरिएको  
छ । उक्त म्याद भित्र तपाईं वा तपाईंका वारेस स प्रमाण सहित उपस्थित हुनु होला अन्यथा कानुन  
बमोजिम भई जानेछ ।

म्याद बुझ्नेको नाम .....  
हस्ताक्षर .....

मिति: २०७१ । । गते समय ..... बजे

रोहवर

१)

२)

३)

म्याद बुझाउने नाम .....  
पद .....

म्याद बुझाउनेको हस्ताक्षर .....

अनुसृची ४

## लिखित जवाफको ढाँचा

## श्री गोदावरी नगरपालिका न्याय समिति समक्ष पेश गरेको लिखित जवाफ

बिषय: लिखित जवाफ पेश गरेको सम्बन्धमा ।

.....नाती/नातीनी.....छोरा छोरी /श्रीमती.....बस्ने .....वर्ष

..... १ फोन नं. (.....)

## लिखित जवाफ पेश कर्ता

विरुद्ध

.....नाती/नातीनी.....छोरा      छोरी /श्रीमती.....बस्ने.....बर्घ

..... १ फोन नं. (.....) विपक्षी । निबेदक

मुद्दा:.....।

महा:.....।

## छोरी

/श्रीमती

...बस्ते.....बर्ष

निवेदन गरे बापत लाग्ने दस्तर बराबरको टिकट टाँस गरी निम्न व्यहोराको निवेदन गर्दछ।

## १) मद्दाको तथा.

.....।

## ३) संलग्न प्रमाणहरु कं

ख)

४) मागदाबी .....

।

५) यसमा लेखिएको व्यहोरा ठिक साँचो छ भुट्ठा ठहरे कुनन बमोजिम सहुँला बुझाउँला ।

निवेदक

झीत सम्बत् २०...साल .....महिना.....गते रोज.....शुभम् ।

अनुसुची ५

मिलापत्रको ढाँचा

श्री गोदावरी नगरपालिका न्यायिक समिति समक्ष पेश गरेको

मिलापत्र

बिषय:मिलापत्र गरी पाउँ ।

.....नाती/नातीनी.....छोरा छोरी /श्रीमती.....वस्ने ....बर्ष

.....१ फोन नं. (.....) बादी

विरुद्ध

संयुक्त निवेदक

.....नाती/नातीनी.....छोरा                   छोरी                   /श्रीमती.....वस्ने ....बर्ष

.....१ फोन नं. (.....)                   प्रतिबादी

मुद्दा:.....।

निवेदन गरे बापत लाग्ने दस्तुर बराबरको दिस्तुर राखी निम्न व्यहोराको निवेदन गर्दछु।

१) बादीको तथ्य र मागदाबी .....

.....

.....

.....।

२) प्रतिबादी जिकिर.....

.....

.....

.....।

३) मिलापत्रको व्यहोरा

४) यसमा लेखिएको व्यहोरा ठिक साँचो छ भुट्ठा ठहरे कुनन बमोजिम सहुँला बुझाउँला ।

संयुक्त निबेदकहरू

..... बादी

प्रतिबादी

झीत सम्वत् २०...साल .....महिना.....गते रोज.....शुभम् ।

अनुसुची ६

मिलापत्र लिखत ढाँचा

लिखित.....बस्ने .....वर्ष ...को .....१ आगे.....बस्ने .....वर्ष ...को  
.....१ मुद्दा.....मा बादीको निबेदन कथन .....

फिराद

दादी रहेछ । प्रतिबादीले उल्लेख गरेको तथ्य तथा प्रमाण

..... प्रतिबादी जिकीर रहेता पनि हामी दुबै पक्ष बिच राजीखुशीका साथ छलफल हुदाँ मिलापत्र व्यहोरा यो छ की .....

.....मन्जुर भई न्यायिक समितिबाट यस मिलापत्र लिखतको व्यहोरा पढी बाँची मतलब समेत सुनाउँदा मिलापत्र गर्न मन्जुर भई न्यायिक समितिको इजलास समक्ष उपस्थित भई सहि छाप गरी मिलापत्र लिखत प्रमाणितका लागि पेश गरेको छौं ।

.....बस्ने ...वर्ष .....को .....१ बादी

.....बस्ने बर्ष ....को .....१ प्रतिबादी

इति सम्वत् २० साल महिना.... गते ....रोज शुभम् ।

अनुसुची ७

निर्णय फैसलाको ढाँचा

गोदावरी नगर पालिका न्यायिक समितिको

श्री.....

श्री.....

श्री.....

बाट भएको फैसला

.....नाती/नातीनी.....छोरा छोरी /श्रीमती.....बस्ने बर्ष

.....१ फोन नं. (.....) .....

बादी

विरुद्ध

.....नाती/नातीनी.....छोरा .....छोरी ...../श्रीमती.....बस्ने बर्ष

.....१ फोन नं. (.....) .....

प्रतिबादी

मुद्दा:.....।

१) बादी तथा पक्षको दावी (बिवादको संक्षिप्त विवरण)

.....|

२) प्रतिबादी जिकिर.....

.....|

३) बुझिएको प्रमाण

क)

ख)

४) निर्णय तथा ठहर

सदस्य  
हस्ताक्षर

सदस्य  
हस्ताक्षर

संयोजक  
हस्ताक्षर

इति सम्बत् २० साल महिना.... गते ....रोज शुभम् ।

---